



TalkCampus यहाँहरू समक्ष प्रस्तुत छ !

विद्यार्थी जीवन जो कसैको लागि पनि अत्यधिक कठिन हुन सक्छ, एकलोपन, अति कठिन र कहिलेकाहीं त्यत्तिकै नराम्रो महसुस हुन सक्छ ।

रयसलाई ठूलो स्वरले व्यक्त गर्न धेरै कठिन हुन सक्छ भन्ने कुरा हामीले स्वीकार गरौं । कसैसँग कुरा गर्न चाहने जो कसैका लागि TalkCampus तयार पारिएको हो । जसलाई सुनिदिने कोही चाहेएको छ । किनकि हामी सबैलाई यस्तो हुन्छ ।

तपाईंलाई केवल एक मित्रको आवश्यकता परेको समयमा हामी यहाँको सेवामा हाजिर छौं, चाहे ती मित्रहरू जहाँसुकै किन नहोऊन् । तपाईं जुन अवस्थाबाट गुज्रिरहनुभएको छ त्यो कुरा बुझ्ने कुनै व्यक्तिको खोजीमा हुनुहुन्छ भने (किनकि जहिले पनि कसै न कसैलाई त्यस्तो अवस्था आउने गर्छ) हामी तपाईंको सेवामा हाजिर छौं । पक्कै पनि जीवन उतार-चढावले भरिपूर्ण छ । तर हामी हरेकको जीवन उतार-चढावले भरिएको हुन्छ भने हामी किन सधैं एकलै अगाडि बढ्ने प्रयास गर्छौं ?

TalkCampus मा हामीले त्यस्तो स्थान सिर्जना गरेका छौं जहाँ हामी सबै एकसाथ जीवनलाई अगाडि बढाउन सक्छौं, किनभने सबै कुरा सँगसँगै गर्दा अझ राम्रो हुन्छ । सबै कुरा । पिनट बटर र जेलीले कम्तीमा पनि लगभग आठ दशकदेखि यही कुरालाई प्रमाणित गरेका छन् ।

त्यसैले, TalkCampus मा सामेल हुनुहोस् र दिन वा रात, कुनै पनि समय विश्वभरका तपाईंका जस्तै संघर्षहरूबाट गुज्रदै गरेका विद्यार्थीहरूसँग कुरा गर्नुहोस् । कहिलेकाहीं परिवार वा साथीहरूसँग कुनै विषयको बारेमा कुरा गर्न केही कठिन हुन्छ भन्ने हामीलाई थाहा छ ।

यो एक सुरक्षित स्थान हो जहाँ तपाईं मानसिक स्वास्थ्य, उदासीनता, आफैलाई चोट पुऱ्याउने, खानपान सम्बन्धी विकार, प्रेममा अप्रिय ढङ्गले विछोड भएको वा सम्बन्ध, तनाव र अध्ययन ... कुनै पनि विषयमा अज्ञात रहेर कुरा गर्न सक्नुहुन्छ; यसले फरक पार्दैन । यदि तपाईं यसको बारेमा कुरा गर्न चाहनुहुन्छ भने अरू कसैलाई पनि त्यसैको बारेमा कुरा गर्न मन लागिरहेको हुन्छ । कुनै पनि हालतमा मूल्याङ्कन गरिन्न । कुनै दुर्व्यवहार हुँदैन, तपाईंलाई बुझ्ने मानिसहरू मात्र त्यहाँ हुने छन् ।

त्यसैले आउनुहोस्, हामीसँग सामेल हुनुहोस् र आजै TalkCampus निःशुल्क डाउनलोड गर्नुहोस् र अहिले अनि यसपछिका हरेक कुरालाई केही मात्रामा भए तापनि अझ असल बनाउनुहोस् । आउनुहोस्, हामी कुरा गरौं र सँगै मिलेर यस जीवनको बारेमा बुझौं ।